

नयाँ कोरोनाभाइरस बिरुद्ध खोप लगाउने बारे

विशेष अस्थायी रूपमा लगाउदै आइरहेको नयाँ कोरोनाभाइरस संक्रमण बिरुद्धको खोप लगाउने कार्य चाँही यहि, 2024 मार्च 31 तारिकको दिन देखि समाप्त हुनेछ।

◎भविष्यमा खोप लगाउने योजना

2024 अप्रिल महिनादेखि भने, यसलाई पनि इन्फ्लुएन्जा जस्तै अन्य नियमित खोपको रूपमा दिइने अपेक्षा गरिएको छ।

◎नियमित खोप दिइने लक्षित व्यक्तिहरु साथै समय र लागत

लक्षित व्यक्तिहरु

- ① 65 बर्ष भन्दा माथिका व्यक्तिहरु
- ② 60 देखि 64 वर्षका व्यक्तिहरु जो, दीर्घकालीन गम्भीर मुटु संबन्धित रोग, मृगौला र श्वासप्रश्वासको समस्या आदि भएका

समय

✧ वर्षको एक पटक, शरदऋतु र जाडोमहिनाको बीचतिर सञ्चालन गरिने अपेक्षा गरिएको छ।

लागत

✧ सैदान्तिक रूपमा, आफ्नो खर्च लाग्ने छ। तर कति पैसा लाग्छ भन्ने बारेमा चाँही प्रत्येक वडाकार्यालय वा नगरपालिकाले निर्धारण गर्ने हुँदा, आफु बसोबास गरेको सिटीको वडाकार्यालयबाट जानकारी लिनुहोस।

◎स्वईच्छाले लगाउने खोप

2024 अप्रिल देखि यदि, नियमित खोप लगाइने लक्षित व्यक्ति मध्येभित्र नपरेका व्यक्तिहरुले खोप लगाउन चाहन्भएको खण्डमा भने, स्वईच्छाले खोप लगाउनु पर्नेछ।

सैदान्तिक रूपमा, खोप लगाउँदा लाग्ने खर्च सबै आफैले तिर्नु पर्नेछ।

खोप लगाउँदा लाग्ने खर्च र समय आदिको बारेमा भने, साधारणतय आफु खोप लगाउन जाने अस्पताल वा क्लिनिक द्वारा निर्धारण गर्नेछ।

(मियागी प्रान्त सार्वजनिक सूचना / सम्पादन, अनुवाद : MIA)
2024 मार्च अनुसार